



District Emergency Operation Center, Chautara Sindhupalchok

Monthly Report, Shrawan 2074

District Emergency Operation Center, Chautara, Sindhupalchok

1-5-2074

Introduction

District Emergency Operation Center, Chautara, Sindhupalchok has been functioning as the major information hub for DRR related activities in the district. It is the body of DAO looking after the DRR and other incidents that occur in the district with close coordination with REOC and NEOC. It collects the information from Nepal Police unit and assurance of information is made from the respective police unit which is further informed to CDO. If there is any disaster (natural and man-made) related information, then those incidents are entered in www.drrportal.gov.np and informed to REOC and NEOC as well. The center has radio room and office room where different disaster related information flex is kept along with the information about LDRMP mapping and MTOT data.

Incidents

The district is prone to water induced disaster like landslide and flood. In Shrawan month, the occurrence of landslide is high which caused damaged to the roads, houses, shed, agriculture land as well as blockage of road is quite common. During this peak monsoon period, the incident of fire is also noted in some places which was caused by short-circuit. The biggest incident of landslide in this month occurred in Bhotekoshi rural municipality which totally collapsed Larcha bridged thereby disconnecting the Tatopani area from other parts of district. The tentative damage by the landslide was NRs. 5,02,00,000. DEOC prepared IAR (Initial Rapid Assessment) of the incident and presented in DDRC meeting and circulated to REOC and NEOC.

Besides, the natural disaster other incident (drowned, death by falling from cliff etc) are also included in the report. Altogether 3 cases of road accident were collected during this month which wasn't fatal though.

Table 1: Incidents occurred at Sindhupalchok district in Shrawan 2074

S.N.	Incident types	No. of occurrence	Death				Injured				House damaged		Property loss (NRs)	Shed damaged	Livestock loss
			F	M	C	T	F	M	C	T	Full	Partially			
1	Landslide	4	0	0	0	0	0	0	0	0	10	-	56,08,00,000	9	0
2	Flood	0	0	0	0	0	0	0	0	0	0	0	0	0	0
3	Fire	2	0	0	0	0	0	0	0	0	1	1	320000	0	4
4	Lightning	1	0	0	0	0	1	0	0	1	0	0	0	0	0
5	Road accident	3	0	0	0	0	4	0	0	4	-	-	-	-	-
6	Others ¹	5	0	1	0	1	1	1	0	2	-	-	-	-	-

¹ Others include death occurred by falling from cliff, electric shock, drowned etc.

Unfortunately, Terai was hit badly by flood causing severe damage to the settlement and loss of lives. So the early preparedness is necessary to reduce the impact of such inevitable disasters thereby reducing the loss of life and properties. Therefore, here are some tips to be taken care during and after the flood.

Responding Appropriately During a Flood²:

- 1) Listen to area radio and television announcements and monitor Meteorological Forecast for possible flood warnings and reports of flooding in progress or other critical information.
- 2) When a flood or flash flood warning is issued for your area, head for higher ground/buildings and stay there.
- 3) Stay away from floodwaters. If you come upon a flowing stream where water is above your ankles, stop, turn around and go another way. Six inches of swiftly moving water can sweep you off-of your feet.
- 4) If you come upon a flooded road while driving, turn around and go another way. If you are caught on a flooded road and waters are rising rapidly around you, get out of the car quickly and move to higher ground.
- 5) Keep children out of the water. They are curious and often lack judgment about running water or contaminated water.
- 6) Try to avoid travel during night, unless it is highly necessary. Be especially cautious at night when it is harder to recognize flood danger.

Flood Recovery Tips:

- 1) Return home only when Govt. officials have declared the area safe.
- 2) Before entering your home, look outside for loose power lines, damaged gas lines, foundation cracks or other damage.
- 3) Parts of your home may be collapsed or damaged. Approach entrances carefully. See if porch roofs and overhangs have all their supports.
- 4) Watch out for wild animals, especially poisonous snakes that may have come into your home with the floodwater.
- 5) If power lines are down outside your home, do not step in puddles or standing water.
- 6) Keep children and pets away from hazardous sites and floodwater.
- 7) Materials such as cleaning products, paint, batteries, contaminated fuel and damaged fuel containers are hazardous. Check with local authorities for assistance with disposal to avoid risk.

² Source: UN Nepal Flood Advisory

- 8) During cleanup, wear protective clothing, including rubber gloves and rubber boots.
- 9) Make sure your food and water are safe. Discard items that have come in contact with floodwater, including canned goods, water bottles, plastic utensils and baby bottle nipples. When in doubt, throw it.
- 10) Contact your local public health office to see if your water supply might be contaminated. You may need to boil or treat it before use. Do not use water that could be contaminated to wash dishes, brush teeth, prepare food, wash hands, make ice or make baby formula!
- 11) Ensure that you are in communication with your colleague, body, organization, Security Focal Point.

Precaution for Diseases – During or in the Post Flood Period:

1. There may be outbreak of diseases – mainly waterborne diseases during or in the post flood period. You should take sufficient precautions to guard against such diseases for you and your family members.

सिन्धुपाल्चोक जिल्लाको नक्शा




Figure 1: Map of Sindhupalchok

Prepared by:

Approved by:

District Emergency Operation Center
Chautara, Sindhupalchok

Antar Bahadur Silwal
(Chief District Officer)

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

जिल्ला आपत्कालिन कार्यञ्चालन केन्द्र

वि.सं. २०७४ साल श्रावण महिनाको घटना विवरण

सि.नं.	गाविस/नपा	समय र मिति	घटनाको किसिम	मानविय अवस्था				प्रभावित परिवार	घरको अवस्था				गोठ क्षति	पशुपन्छि क्षति	अनुमानित सम्पति क्षति
				मृत्यु	घाइते	बेपत्ता	जम्मा		पूर्ण क्षति	आंशिक क्षति	जोखिम	जम्मा			
१	जुगल गाउँपालिका वडा नं.- ४	२०७४।०४।०२	करेन्ट	१	०	०	१	१	०	०	०	०	०	०	०
२	चौतारा साँगाचोक नगरपालिका वडा नं.- ६	२०७४।०४।०४	चट्याङ	०	१	०	१	१	०	०	०	०	०	०	०
३	भोटेकोसी गाउँपालिका वडा नं.- ३ लार्चा	२०७४।०४।०८ बेलुका २०:००	पहिरो	०	०	०	०	०	०	०	०	०	०	०	५,०२,००,०००
४	भोटेकोसी गाउँपालिका वडा नं.- ४	२०७४।०४।०९ राती	पहिरो	०	०	०	०	९	९	०	०	९	९	०	५७,५०,०००
५	मेलम्ची नगरपालिका वडा नं.- ३ थाले	२०७४।०४।१४ बेलुका १८:००	म्यास लिकेज भई आगलागी	०	०	०	०	१	०	१	१	१	०	०	२,००,०००
६	चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.- ८	२०७४।०४।१९ बेलुका १९:००	पहिरो	०	०	०	०	०	१	०	०	१	०	०	१,३०,०००
७	बाह्रबिसे नगरपालिका वडा नं.- ५	२०७४।०४।१९ बेलुका २०:५०	पहिरो	०	०	०	०	०	०	०	०	०	०	०	०
८	लिसंखुपाखर गाउँपालिका वडा नं.- ५	२०७४।०४।२७ बिहान ०९:०० बजे	आगलागी	०	०	०	०	१	१	०	०	१	०	४	१,२०,०००

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, चौतारा सागाँचोकगडि नं.पा
सवारी दुर्घटना तथा अन्य घटनाको विवरण, श्रावण, २०७४

क्र.सं.	स्थान र समय	घटनाको किसिम	मिति र समय	घाइतेको विवरण				मृतकको विवरण				बेपत्ता				कैफियत
				महिला	पुरुष	बालबालिका	जम्मा	महिला	पुरुष	बालबालिका	जम्मा	महिला	पुरुष	बालबालिका	जम्मा	
१	बाह्रबिसे नगरपालिका	सवारी दुर्घटना	२०७४।०४।१२ ०१:३० बजे	०	२	०	२	०	०	०	०	०	०	०	०	
२	चौतारा साँगाचोकगडि नगरपालिका वडा नं.- ११ पौवाथोक	सवारी दुर्घटना	२०७४।०४।१८ १९:०० बजे	०	१	०	१	०	०	०	०	०	०	०	०	
३	चौतारा साँगाचोक नगरपालिका वडा नं. - ११ चेहेरे	सवारी दुर्घटना	२०७४।०४।१८ २१:१० बजे	०	१	०	१	०	०	०	०	०	०	०	०	
४	चौतारा साँगाचोकगडि नगरपालिका वडा नं.- ५	छतबाट खसेर घाइते	२०७४।०४।१९ बेलुका २०:००	०	१	०	०	०	०	०	०	०	०	०	०	
५	चौतारा साँगाचोकगडि नगरपालिका वडा नं.- ५	बिषालु च्याउ सेवन	२०७४।०४।१९ बेलुका २०:००	१	०	०	१	०	०	०	०	०	०	०	०	
६	बलेफी गाँउपालिका वडा नं. - ७	खोलामा हाम फाली बेपत्ता	२०७४।०४।२१ बेलुका १६:०० बजे	०	०	०	०	०	०	०	०	०	१	०	१	
७	चौतारा साँगाचोकगडि नगरपालिका - ५	लडेर मृत्यु	२०७४।०४।२३ दिउसो १३:०० बजे	०	०	०	०	०	१	०	१	०	०	०	०	

Meeting minutes of DDRC after Larcha bridge collapsed

THD: 2068/08/05

रकान : जिला जमान डामलेय

जिला डी उर उर दामिनी के डी दामिनी
अधुन (अ) उर डी अरुअरु सिवालकी अधुन
नरि दामिनी उर अरिनी दामिनी निरुअरु अरिनी ।

1. श्री अन्तरवर्षीय हिमाल - ज. जि. प्र. अध्यापक
2. श्री लक्ष्मी प्रसाद तिलक - ज. उ. वि. नि. अध्यापक
3. श्री विमल कुमार विमल - ज. वि. उ. अध्यापक
4. श्री दिनेश थापा - नेपाल पत्रकार महासंघ सचिव धरान
5. श्री रविन्द्र खत्री - ज. उ. वि. उ. अध्यापक
6. श्री रामा राज बाल - ज. वि. उ. अध्यापक
7. श्री आद प्रसाद नेपाल - ले. प्र. सचिव कान्तिपुर
8. श्री विमल कुमार श्रेष्ठ - व. उ. वि. उ. जि. उ. वि. प्र. अध्यापक
9. श्री लक्ष्मी शर्मा - ना. अ. नेपाली काँग्रेस अध्यापक
10. श्री चन्द्र लामसो - प्रा. वि. वि. उ. अध्यापक
11. श्री दिनेश सापका - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
12. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
13. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
14. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
15. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
16. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
17. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
18. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
19. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक
20. श्री लक्ष्मी शर्मा - जि. व. उ. जि. व. का. वि. पा. अध्यापक

निर्णय नं १

मिति २०७४/०४/०८ गते मोटेकोशी गाउँपालिका वडा नं. ३

लाठी अन्तर्गत स्थानमा जग्गो पहिरोको क्षण मात्रैको पक्की पुत पुर्ण बसले प्रतिग्रह भएको छ। जग्गा क्षण मात्रै तालेपानी आवागमन विच्छेद हुन पुगेको छ। जितला आपतकालिन कार्य सम्पन्नन केन्द्र (NEDC), सुदूरपश्चिम र अन्यको कोतवाल प्राप्त सूचनाको आधारमा देहाय अनुसारको प्रतिक्रिया विवरणहरू प्राप्त भएको गृहद्वारा प्रमुख जिल्ला अधिकारी द्वारा बैठक सत्र सञ्चालनकारी भएको छ।

सुविधा

(क) लार्च पुत्र पूर्ण रूपसे हति

ख) निम्नलिखित क्या तमा परिवर्तनको मापन अवधि को राजभाषी परिवर्तनको

७। आवगमन पूर्ण रूपसे चिच्छेद, डाकलाड, देरि मिनेरिपुन
काम अवसुड

(घ) अष्टमिथ सत्त्वमा उद्धार २ माहत्को लागि नेपाली सेनाको वरजमा, नेपाल प्रहरीको २५ जना, अश्वरथ प्रहरीबलबाट २० जनाको टोली परिचालन गरिएको

(अ) करीब 2000 मिटर विद्युत तार श्वरा विद्युत पोतमसि
असको

निर्णय नं. २

मार्ची पहिरोको कारण पक्की पुल बने पुरा झित भएको
र आवागमन अपरुद्ध भएकोले सो स्थानमा आवागमनकोबै
कल्पित व्यवस्था गर्ने सत्काम बेसी बिज व्यवस्थाका लागि केवल
म सरकार उद्द प्रस्तावित, केन्द्रिय दैवी प्रमोद उद्धार समिति
समस्त उपरोक्त गर्ने निर्णय गरियो

निर्णय नं. 3

दो स्त्रोको पहरो पछाउने कार्यका लागि सबै डि-
जिनर चरिकाट र नदी करान रोक्नको लागि जन कृपाम
को नियन्त्रण कार्यलय र जिल्ला शु-संरक्षण कार्यलयलाई
अनुमोद जे सार्ने वर्तको काकाका अप प्रावृत्तिक प्रयोग
नसक्ने हुँदा जन कृपाम प्रयोग कार्यलयबाट १०,००० र
जिल्ला शु-संरक्षण कार्यलय १०,००० हजार खान ग्यान्डि.

g. f.

इतिहास विषय व्यवस्थापन समिति संवम ओपेकसी
गाउँपालिकासँग आगन्तुक सम्बन्ध उरी औषधि उपचार व
व्याधान सेवाको अवस्था बारे यद्यार्थ जानकारी लिए
LWMC बाट माग प्रथम हेतु लिफ्ट मार्फत औषधि उपचार
व व्याधान आधुनि व्यवस्थाका लागि सो क्षेत्रमा कार्यरत
अक्सफाम लगायत अन्य सेवाप्रदाता व नेपाल सरकार
ह मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरियो।

[illegible]